

## कथा: फूल (प्रकाश पौड्याल)

सोचे आज भगवानको दर्शन गर्न नजीकैको मन्दिर जाउँ। धेरै पछीको यो मेरो भगवान को दर्शन हुनेछ। जानत परिवार लिएर कहीलेकाँही गएकै हो, तर शुद्ध विचारले भन्दा पनी मन्दिरमा खाउने मिठो खाना प्रमुख कारण हुने गर्थ्यो, बिगतमा। बिज्ञान र प्रबिधीको चरम समर्थक भएर पनि किन हो कुन्नी भगवान प्रती भरोसा खासै छुटेको छैन। भगवान मेरो परीवारमा सुख देउ, शान्ती देउ। मेरो प्यारो बुवाको आत्माले शान्ती पाओस। टाढा छु, ममीको श्वाशथ्य राम्रो रहोस। दाजु दिदि भिनाजु भान्जा ले प्रगती गरुन। मेरो परिवार ले शान्ति पाओस। मेरो प्यारो बूडी र छोराहरु सधैँ खुसी होउन्। बस् त्यती भए के ही चाहीन्न। यो मेरो नियमीत माग हो यो, भगवान प्रती। यतीका पटक एउटै मागले चित्त बुझाएको छु, मैले। मेरो विश्वास छ, भगवानले अबस्य सुनेका होलान्। एस एल सि को बिध्यार्थीलाई पाईथागोरस साध्य झै, मेरो बिचारमा भगवानलाई कन्ठै होला यि मागहरु, सायद। तर केही फरक पर्ने छैन, आजको भेटले भगवानलाई अझ झकझकाउने छ। भगवान मेरो माग पूरा गर्न केही हद सम्म बाध्य हुनेछन्। परिवार लिएर मंदिर जाने निचोडमा पुगे म। मेरो र मेरो

परीवारको लाभको कामना गर्न। तिन हसा अगाडीको गाडी दुर्घटना फेरी न दोहोर्योस भनी पुकार्ने। तर भगवानको मंदिरमा खाली हात के जानु। सोचे एउटा फूल घरे बाट लैजान्छु। कुन फूल टिपौ? कुन फूल मन्दिरमा सुहाउँछ? कुन फूल मेरो प्यारो भगवानलाई मन पर्छ? कुन फूलले मेरो ईच्छा पूरा हुन्छ? ठम्याउन मुस्किल पर्यो। हरेक फूल आ-आफ्नैमा सुन्दर छन्। आ-आफ्नैमा प्यारा र मनमोहक छन्। यस्तो लाग्थ्यो हरेक फूल का आ-आफ्नै जोडी छन्। आफ्ना नजीक हुन हरेक फूल एक अर्कालाई कुरी रहेथे। बस् एउटा गतीलो हावाको प्रतिक्षा थियो उनीहरुमा, एउटा अबिस्मरनीय आलिंगनको लागी। लाग्थ्यो, हरेक फूलमा एउटै कुराको डर र त्रास थियो - हरि बतासको। सायद असिनाको। हरि बतासले बिछोड हुने त्रासमा। अनि असीनाले छयत बिछयत हुने आसंकामा। कुन फूल टिपौ। कतै म यि फूलहरुको बिछोडमा जिम्मेवार त हुने हैन? कतै यि निर्दोस फूलहरुले सराप्ने त होईन मलाई। हरेक फूलहरुलाई नियाल्दै गएँ। हरेक फूलहरुमा एक अर्का प्रती माया, प्रेम स्नेह देख्दै गएँ। अचम्म लाग्यो। के भयो आज मलाई। किन म आज यती धेरै भावनात्मक। किन म यति अध्यात्मीक।

सोचे आज फूल बिनानै मन्दीर जानेछु।  
बरु, प्राथना पनि यिनै फूलहरुको लागी  
गर्ने छु। भगवान, कसैले नचुड्नु यि  
सुन्दर र प्यारा फूलका जोडीहरुलाई, न  
मारुन् यिनको चोखो प्रितलाई, न मासुन  
यिनका मिठो बासना लाई।